

अङ्क 9

DeKalb County School District को परिवारलाई अभिभावन,

म तपाईं नयाँ शैक्षिक सत्रमा राम्ररी अभ्यस्त हुनु भइरहेको छ भन्ने कुराको आशा गर्दछु । हामीसँग थुप्रै उत्कृष्ट कार्यक्रमहरू छन् र हामीले डिस्ट्रिक्टमा ती कार्यक्रमहरू सुरुवात गर्ने अवसरहरू पाएका छौं । मेरो आशा भनेको ती उत्कृष्ट कार्यक्रमहरू मध्ये केही कार्यक्रमहरूको बारेमा तपाईंलाई मेरो यो साप्ताहिक पत्र मार्फत जानकारी गराउनु हो । कृपया यो साप्ताहिक पत्र DeKalb County School District (DCSD) का परिवार तथा साथीहरू समक्ष सेयर गर्नुहोस् र उनीहरूलाई सदस्यता लिन प्रोत्साहित गर्नुहोस् । [तपाईंका सुपरिन्टेन्डेन्टको सन्देश ।](#)

क्षेत्र VI को स्थलगत भ्रमण

स्थलगत भ्रमणमा जाँदा मलाई वास्तवमै यात्रा गरेको जस्तो लाग्छ । मलाई प्रत्येक भ्रमणमा हाम्रा विद्यार्थीहरूलाई जोसका साथ सेवा प्रदान गर्ने कर्मचारीहरूले खुसीसाथ स्वागत तथा प्रेरित गर्नुहुन्छ । गत हप्ता सुश्री Pamela Benford सँग क्षेत्र VI को स्थलगत भ्रमण गर्ने कार्य सम्पन्न भयो । मैले तीन पटक क्षेत्र VI का विशेष विद्यालयहरू (non-traditional schools) को भ्रमण गरे र त्यहाँ मैले Columbia Cluster, Towers Cluster, तथा Non-Traditional Cluster बाट आएका क्षेत्र VI का सबै 16 जना प्रधानाध्यापकहरूलाई भेट । मैले क्षेत्र VI को माइक्रो-क्याबिनेटका सदस्यहरूलाई पनि भेट गरे । सुश्री Benford र क्षेत्र VI लाई प्रतिबद्धता तथा उत्कृष्ट कार्य गर्दै गरेकोमा धेरै-धेरै धन्यवाद दिन चाहन्छु ।

क्षेत्र VI का विजेताहरू आ-आफ्नो सफलताको मार्गमा अगि बढिरहेका छन् र यहाँ उत्सव मनाउने केही कारणहरू दिइएको छ:

- **शैक्षिक**
 - CCRPI को पछिल्लो प्रतिवेदनमा क्षेत्र VI का 85% विद्यालयहरूले प्रगति गरेको देखियो ।
 - क्षेत्र VI का 3 विद्यालयहरूले आफ्नो समग्र CCRPI अङ्कमा दोहोरो अङ्कमा प्रगति गरेको देखियो । Canby Lane ES, Rowland ES, Columbia MS
 - क्षेत्र VI का 5 विद्यालयहरू “न्यून सम्भावना हुँदा हुँदै सफल भएका छन्”: Canby Lane ES, Columbia MS, Peachcrest ES, Rowland ES, Wadsworth Magnet
 - Wadsworth Magnet (छैठौँ ग्रेडको गणित) ले 24.7% देखि 75% अङ्क ल्याएर विशिष्ट विद्यार्थीहरूको प्रतिशत बढायो र यो 5 स्टार क्लाइमेट रेटिङ भएको AdvancED STEM प्रमाणित विद्यालय हो ।
- उपकरण वितरण - उपकरण माग गर्ने ग्रेड 1 देखि ग्रेड 12 का 98% विद्यार्थीहरूले उपकरण प्राप्त गरे ।
- **नसमेटिएका परिवारहरूलाई समेट्ने कार्यक्रम** - क्षेत्र VI का धेरै विद्यालयहरूले यातायात सधान नभएका परिवारका विद्यार्थीहरूलाई प्रविधिहरू तथा/वा शिक्षण सामग्रीहरू प्रदान गरेको छ ।

वित्तीय विभागको संक्षिप्त भ्रमण - लक्ष्य III कर्मचारीको प्रभावकारीता

मैले वित्तीय विभागको भ्रमण गरेर गर्व महसुस गरे जस अन्तर्गत खरिद तथा सम्झौता, भुक्तानी गर्ने दायित्व, लेखा तथा पुँजीगत सम्पत्तिहरू, बजेट निर्धारण तथा वितरण, जोखिम व्यवस्थापन, र विद्यालयको पोषणसम्बन्धी सेवाहरू पर्छन् । उच्च कार्यकुशलताको साथमा कार्य सञ्चालन र विद्यार्थीको उपलब्धि अनुसार श्रोतहरू व्यवस्थापन गर्दै गर्दा यो विभागले वित्तीय दायित्व, जबाफदेहिता, र ग्राहक सेवामा हामीलाई मुख्य रूपमा सफल बनाउँछ ।

म सुश्री Masana Mailliard लाई नेतृत्व लिन र हाम्रो अन्तरिम वित्तीय प्रमुख अधिकृतको दायित्व ग्रहण गर्न अग्रसर हुनका लागि सिफारिस गर्छु । वित्तीय विभागले COVID-19 प्रकोप देखा परे देखि नै अनवरत रूपमा काम गरिरहेको छ र म उनीहरूले गरेको यस्तो किसिमको मेहनत तथा कार्य प्रति ज्यादै नै आभारी छु । उक्त टोली लाई भेट्न पाउँदा खुसी लाग्यो । उक्त टोलीले बजेट विकासको सिंहावलोकन प्रदान गर्ने र शून्यमा आधारित सिद्धान्त (zero-based approach) उपभोग गर्ने नयाँ प्रक्रियालाई कार्यान्वयन गर्ने योजना प्रदान गरेको छ ।

म तपाईंहरू मध्ये धेरैले श्रम दिवसको सप्ताहन्त कुरिरहनु भएको छ भन्ने कुरामा विश्वस्त छु र म आशा गर्छु कि तपाईं आफ्नो परिवारसँग रमाइलो गर्न समय निकाल्नु हुन्छ । श्रम दिवसको पोषण तालिका तथा सडकपेटिमा खाद्यान्न लिन जादाँ खाद्यान्न सुरक्षाका उपायहरू अपनाउनका लागि आवश्यक पर्ने थप जानकारीका लागि तल हेर्नुहोस् । यसका अतिरिक्त मलाई सामाजिक सञ्जालमा तपाईंका धेरै फोटोहरू तथा प्रतिक्रियाहरू मन परेको छ र म तपाईंलाई भर्चुअल सिकाइका लागि प्रयोग हुने रमाइला ठाउँहरू तथा आफ्नो उत्कृष्ट परिवार, अभिभावक, तथा सल्लाहकारहरूको बारेमा सामाग्रीहरू प्रकाशित गर्न अनुरोध गर्छु जसले हाम्रा विद्यार्थीहरूलाई पहिले देखि नै सहयोग गर्दै आएका छन् । भर्चुअल सिकाइका लागि सामूहिक प्रयत्न आवश्यक पर्छ र म तपाईंले यसका लागि गर्नु भएको सबै पहलहरू प्रति धेरै आभारी छु । तपाईंको सप्ताहन्त शुभ रहोस् ।

तपाईंको #1 प्रशंसक,

सुश्री Cheryl Watson-Harris, सुपरिन्टेन्डेन्ट